



लुङ्ग्री गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय



पत्र संख्या: २०८२/०८३

सूचना नम्बर: ९६०

लुम्बिनी प्रदेश, नेपाल

बेरोजगार सूचिकरण सम्बन्धी सूचना

(सूचना मिति: २०८२/११/२९)

रोजगारीको हक सम्बन्धी ऐन, २०७४ को दफा ११ तथा रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ र राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ दफा १५ र १७ बमोजिम १८ वर्ष देखि ५९ वर्ष उमेर समूहका इच्छुक बेरोजगार व्यक्तिहरूले २०८२ चैत्र ०१ गते देखि मसान्तसम्म आफू स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा उपस्थित भई आफू लगायत परिवारको विवरण सहित निवेदन दिनु हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । निवेदनको ढाँचा र यस सम्बन्धी विस्तृत जानकारी सम्बन्धित वडा कार्यालय, रोजगार सेवा केन्द्र वा लुङ्ग्री गाउँपालिकाको वेबसाइट www.lungrimun.gov.np तथा फेसबुक पेजबाट निःशुल्क प्राप्त गर्न सकिनेछ ।

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू:

१. तोकिएको ढाँचामा सम्पूर्ण विवरण उल्लेख भएको आवेदन ।
२. निवेदकको नागरिकताको प्रतिलिपि ।
३. निवेदकको पासपोर्ट साइजको फोटो १ थान ।

(सुन्दर बहादुर घर्ती)

रोजगार संयोजक
सुन्दर बहादुर घर्ती
रोजगार संयोजक

(अनिल रिजाल)

प्रमुख प्रशासकीय अधिकृत
अनिल रिजाल
प्रमुख प्रशासकीय अधिकृत

“पूर्वाधार, कृषि र पर्यटन: समृद्ध लुङ्ग्रीको मुख्य साधन”

वेबसाइट: www.lungrimun.gov.np ईमेल: lungrimun@gmail.com सम्पर्क: 9857824566

बेरोजगार दर्ताका लागि दिने निवेदन

(राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ को दफा १५ र १७ सँग सम्बन्धित)

श्री वडा कार्यालय,

मिति:

वडा नं.

गाउँपालिका..... लुङ्ग्री

जिल्ला..... रोल्पा

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ ले गरेको व्यवस्था बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहद्वारा सञ्चालित न्यूनतम रोजगार लगायत रोजगार प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रममा संलग्न हुन मैले देहाय बमोजिमको विवरणसहित यो निवेदन पेश गरेको छु ।

१. नाम, थर:.....

२. लिंग: (कुनै एकमा √ लगाउनुहोस्) क) पुरुष ख) महिला ग) अन्य

३. पारिवारिक विवरण:

(अ) वर्ग / समूह: (तपाईं आफूलाई कुन वर्ग / समूहमा राख्न रुचाउनु हुन्छ? कुनै एकमा √ लगाउनुहोस्)

(क) आदिवासी जनजाती	(ख) दलित	(ग) मुसलमान	(घ) ब्राह्मण	(ङ) क्षेत्री	(च) मधेशी	(छ) अन्य.....

(आ) अल्पसंख्यक समूदाय (कुनै एकमा √ लगाउनुहोस्):

हो होइन

(इ) लोपोन्मुख जनजाती (कुनै एकमा √ लगाउनुहोस्):

हो होइन

(ई) सीमान्तकृत वर्ग (कुनै एकमा √ लगाउनुहोस्):

हो होइन

(यदि (ई) मा उत्तर "हो" भने, अतिसीमान्तकृत वर्गको हो ?)

हो होइन

(उ) परिवारको संख्या:

१. महिला: पुरुष: अन्य: जम्मा:

२. १८ देखि ५९ वर्ष उमेर समूहको सदस्य संख्या:

(ऊ) परिवारमा अपाङ्गता भएका सदस्य (कुनै एकमा √ लगाउनुहोस्):

छ छैन

(यदि उत्तर "छ" भन्ने भएमा देहायको विवरण उल्लेख गर्नुहोस् । "छैन" भने तथा आवेदक महिला भएमा "ए" को उत्तर दिनुहोस् । यदि आवेदक पुरुष या अन्य भएमा सिधै प्रश्न नं. ४ मा जानुहोस्)

१. नाम: उमेर: अशक्तताको प्रकृति: पूर्ण अशक्त/अति अशक्त/मध्यम/सामान्य

२. नाम: उमेर: अशक्तताको प्रकृति: पूर्ण अशक्त/अति अशक्त/मध्यम/सामान्य

(ए) निवेदक महिला भएमा, गर्भवती वा सुत्केरी भएको महिला हो ?

हो होइन

(यदि हो भने देहायको प्रश्नको उत्तर दिनु होस्)

गर्भवती: महिना वा सुत्केरी भएमा :..... महिना

४. स्थायी ठेगाना: प्रदेश: लुम्बिनी जिल्ला: रोल्पा गा.पा.: लुङ्ग्री वडा नं.:
५. सम्पर्क विवरण (उपलब्ध भए सम्म) मोबाइल नं. इमेल:
६. निवेदक गत आ.व.मा रोजगारीमा संलग्न रहेको भएमा दिन संख्या : दिन
७. निवेदकले गत आ.व.मा कूल रोजगारी वा स्वरोजगारीबाट प्राप्त गरेको आम्दानी रकम: रु.
८. निवेदक कृषि वा ज्याला मजदुरी गर्ने परिवारको सदस्य हो ? (कुनै एकमा √ लगाउनुहोस) हो होइन
(यदि उत्तर “हो” भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)
क) कृषि उत्पादन वा ज्याला मजदुरीले कति महिना खान पुग्दछ ? महिना
९. निवेदन भूमिहिन वा सुकुम्बासी हो ? (कुनै एकमा √ लगाउनुहोस) हो होइन
१०. निवेदकको घरमूली एकल महिला हो ? (कुनै एकमा √ लगाउनुहोस) हो होइन
११. निवेदक शहिद परिवार या बेपत्ता परिवारको सदस्य हो ? (कुनै एकमा √ लगाउनुहोस) हो होइन
१२. परिवारको सदस्य र रोजगारीको अवस्था (निवेदक सहित):

क्र.सं.	नाम	निवेदक सँगको नाता	नागरिकता / राष्ट्रिय परिचय पत्रको विवरण			जन्म मिति	शैक्षिक योग्यता (निरक्षर / साक्षर / आधारभूत / माध्यमिक / उच्च माध्यमिक / स्नातक या सो भन्दा बढि)	स्वदेश तथा विदेशमा रोजगार या स्वरोजगारमा संलग्न?	सामाजिक सुरक्षा कोष वा अन्य सरकारी कोष वा रोजगारदाताबाट कुनै सहायता या आम्दानी ?
			परिचयपत्र नम्बर	जारी मिति	जारी जिल्ला				
१		(निवेदक)							
२									
३									
४									
५									

(निवेदनको बुँदा (३) (उ) अनुसारको सबै परिवारको संख्याको विवरण उल्लेख गर्नु पर्नेछ । फारममा परिवारको संख्या अनुसार रो थपघट गर्न सकिनेछ)

१३. परिवारको वार्षिक आय: रु. (अक्षरेपी

१४. सीप विकास हुने केही तालिम लिनु भएको छ ? (कुनै एकमा √ लगाउनुहोस)

छु

छैन

(यदि उत्तर “छु” भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)

सीप र तालिमसंग सम्बन्धित विवरण:

सीपको विवरण	दक्ष / अर्धदक्ष / अदक्ष	न्यूनतम ३९० घण्टा तालिम लिए/नलिएको

१५. अन्य कुनै रोजगारीमा संलग्न हुनु भएको थियो ? (कुनै एकमा √ लगाउनुहोस)

थियो

थिएन

(यदि उत्तर “छु” भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)

रोजगारीमा संलग्न सम्बन्धित विवरण:

रोजगारीमा संलग्न विवरण	अवधि	कामसंग सम्बन्धित सीप/तालिम
 वर्षमहिना	
 वर्षमहिना	

१६. व्यवसाय/उद्यममा संलग्न हुनु भएको थियो ? (कुनै एकमा √ लगाउनुहोस)

थियो

थिएन

(यदि उत्तर “छु” भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)

व्यवसाय/उद्यममा संलग्न सम्बन्धित विवरण:

व्यवसाय / उद्यममा संलग्न विवरण	अवधि
 वर्षमहिना
 वर्षमहिना
 वर्षमहिना

१७. निवेदक वैदेशिक रोजगारीबाट फर्किएको व्यक्ति हो? (कुनै एकमा √ लगाउनुहोस)

हो

होइन

(यदि उत्तर “छु” भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)

देश	वैदेशिक रोजगारीको क्षेत्र	अवधि	विदेशमा गरेको कामसंग सम्बन्धित सीप
	 वर्षमहिना	
	 वर्षमहिना	

१८. कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक पुर्वाधार विकासको निर्माण तथा मर्मत कार्यमा संलग्न हुन ईच्छुक हुनु हुन्छ ? (कुनै एकमा √ लगाउनुहोस)

छु

छैन

१९. अन्य रोजगारी, स्वरोजगारी, उद्यमशीलतामा संलग्न हुन र सो को लागि तालिम लिन चाहनुहुन्छ ?
(कुनै एक छान्नुहोस)

रोजगारी, स्वरोजगारी, उद्यमशीलता	क्षेत्र	तालिम

२०. बैंक खाताको विवरण (उपलब्ध भएमा) बैंकको नाम: बैंकको ठेगाना:
खाता नम्बर: खाताको प्रकार:

२१. उपरोक्त बमोजिमको विवरणहरू साँचो हो, झुठा ठहरे कानून बमोजिम सहुँला/बुझाउँला भनि सहिछ्याप गर्ने ।

निवेदकको नाम: मिति: हस्ताक्षर

दायाँ

बायाँ

[कार्यालय प्रयोजनको लागि]

निवेदन दर्ता नम्बर:

निवेदन दर्ता मिति:

उपरोक्त विवरणहरू पूर्ण तथा सहि छन् भनि प्रमाणित गर्ने वडा अध्यक्ष

नाम: हस्ताक्षर